

## Unaudited Intrim Financial Statement

### Condensed Statement of Financial Position as on Chaitra End 2082

Assets	Amount in NPR	
	Chaitra End 2082	Chaitra End 2081
Cash and cash equivalents	42,013,705	182,778,136
Statutory Balance and due from Nepal Rastra Bank	21,105,002	17,104,847
Placement with Bank and Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and advances to MFISs & Cooperatives	-	-
Loans and advances to customers	3,563,198,904	3,123,770,250
Investment securities	-	-
Current tax assets	-	5,684,792
Investment property	-	-
Property and Equipment	34,965,443	31,963,182
Goodwill and Intangible assets	865,259	1,097,242
Deferred Tax Assets	2,269,382	3,079,429
Other assets	5,566,065	14,433,919
<b>Total Assets</b>	<b>3,669,983,759</b>	<b>3,379,911,797</b>
<b>Liabilities</b>		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instrument	-	-
Deposits from customers	358,267,178	320,973,697
Borrowings	2,823,843,509	2,712,870,439
Current Tax Liabilities	20,360,808	-
Provisions	-	-
Deferred Tax Liabilities	-	-
Other liabilities	72,907,055	55,324,613
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
<b>Total Liabilities</b>	<b>3,275,378,549</b>	<b>3,089,168,749</b>
<b>Equity</b>		
Share Capital	250,000,000	250,000,000
Share Premium	-	-
Retained Earnings	26,136,110	(59,127,201)
Reserves	118,469,100	99,870,249
<b>Total Equity</b>	<b>394,605,210</b>	<b>290,743,048</b>
<b>Total Liabilities and Equity</b>	<b>3,669,983,759</b>	<b>3,379,911,797</b>

### Condensed Statement of Profit and Loss For the Quarter Ended Chaitra End 2082

Particulars	Amount in NPR			
	Current Year		Previous Year Corresponding Period	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Interest Income	117,148,146	383,655,607	103,412,234	265,927,160
Interest expense	47,961,228	157,596,826	56,175,882	155,532,795
<b>Net interest income</b>	<b>69,186,919</b>	<b>226,058,781</b>	<b>47,236,352</b>	<b>110,394,365</b>
Fees and commission income	7,522,989	25,762,400	12,002,722	33,244,163
Fees and commission expense	-	-	-	-
<b>Net fee and commission income</b>	<b>7,522,989</b>	<b>25,762,400</b>	<b>12,002,722</b>	<b>33,244,163</b>
Net interest, fee and commission income	76,709,908	251,821,182	59,239,074	143,638,527
Net trading income	-	-	-	-
Other operating income	-	-	-	-
<b>Total operating income</b>	<b>76,709,908</b>	<b>251,821,182</b>	<b>59,239,074</b>	<b>143,638,527</b>
Impairment charge/(reversal) for loans and other losses	3,485,838	(9,417,721)	7,166,209	24,555,869
<b>Net operating income</b>	<b>73,224,070</b>	<b>261,238,903</b>	<b>52,072,864</b>	<b>119,082,658</b>
<b>Operating expense</b>	<b>43,026,739</b>	<b>120,527,204</b>	<b>24,998,330</b>	<b>87,355,004</b>
Personnel expenses	31,015,210	88,517,647	14,455,403	53,523,360
Other Operating expenses	11,479,666	30,407,077	9,916,154	31,098,382
Depreciation and Amortisation	531,863	1,602,480	626,773	2,733,263
<b>Operating Profit</b>	<b>30,197,331</b>	<b>140,711,699</b>	<b>27,074,534</b>	<b>31,727,654</b>
Non operating Income	-	-	-	-
Non operating expense	-	-	-	-
<b>Profit before income tax</b>	<b>30,197,331</b>	<b>140,711,699</b>	<b>27,074,534</b>	<b>31,727,654</b>
Income tax expense	9,059,199	42,213,510	8,358,572	9,224,772
Current tax	9,059,199	42,213,510	7,960,301	7,960,301
Deferred Tax	-	-	398,271	1,264,471
<b>Profit for the period</b>	<b>21,138,132</b>	<b>98,498,189</b>	<b>18,715,962</b>	<b>22,502,882</b>

### Condensed Statement of Comprehensive Income For the Quarter Ended Chaitra End 2082

Particulars	Current Year		Previous Year Corresponding Period	
	This Quarter	Upto This Quarter	This Quarter	Upto This Quarter (YTD)
	Profit for the period	21,138,132	98,498,189	18,715,962
Other Comprehensive Income	-	-	-	-
<b>Total Comprehensive Income</b>	<b>21,138,132</b>	<b>98,498,189</b>	<b>18,715,962</b>	<b>22,502,882</b>
Basic Earning Per Share (Annualized)	8.46	52.53	29.95	12.00
Diluted Earning per Share	8.46	52.53	29.95	12.00

### Ratios as Per NRB Directives

Particulars	Current Year		Previous Year Corresponding Period	
	This Quarter	Upto This Quarter	This Quarter	Upto This Quarter (YTD)
	Capital Fund to RWA	8.57%	8.57%	9.79%
Non Performing Loan (NPL) to total Loan	5.14%	5.14%	6.84%	6.84%
Total loan loss provision to Total NPL	30.97%	30.97%	31.59%	31.59%
Cost of funds	6.34%	6.34%	8.53%	8.92%
Credit to Deposits and Borrowing Ratio	110.28%	110.28%	100.52%	100.52%
Base rate	10.84%	10.84%	12.33%	13.98%
Interest Rate Spread	8.88%	8.88%	6.57%	6.23%

### Details about the Distributable Profit for the Quarter:

Net Profit for the period end 30th Chaitra 2082	98,498,189
<b>Appropriations:</b>	
a. General Reserve	(19,699,638)
b. Capital redemption reserve	
c. Foreign Exchange Fluctuation reserve	
d. Corporate social responsibility fund	(984,982)
e. Employees training fund	
f. Client protection fund	(1,969,964)
g. Other	
<b>Profit or (loss) before Regulatory Adjustment</b>	<b>75,843,606</b>
<b>Regulatory Adjustments:</b>	
a. Transferred to Regulatory Reserve	(14,818,056)
b. Transferred from Regulatory Reserve	
<b>Net Profit for the period end 30th Chaitra 2082 available for distribution</b>	<b>61,025,550</b>
<b>Opening Retained Earning As on 1st Shrawan</b>	<b>(34,889,441)</b>
<b>Total Distributable profit or (loss) as on 3rd quarter</b>	<b>26,136,109</b>
<b>Annualized Distributable Profit/Loss Per Share</b>	<b>10.45</b>

#### Notes :

- Above financial statements are prepared in accordance with Nepal Financial Reporting Standards (NFRS).
- Interest Income of the NPA accounts has been recognized on cash basis. The Microfinance has not factored fees and points paid or received on loans and advances in the application of effective interest rate. These have been recognized directly in the Statement of Profit or Loss. Loan and advances are stated at net of impairment charge and included interest receivable on loan.
- Microfinance has assessed and measured impairment on loan and advances under rules prescribed by Nepal Rastra Bank. It is expected that impairment under NRB rules will be higher than impairment under ECL.
- Above figures may vary upon otherwise direction made by Statutory auditor and Regulators.
- Figures has been regrouped/rearranged/restated wherever necessary.
- The detailed interim financial statements has been uploaded in the website [www.aviyanlaghubitta.com.np](http://www.aviyanlaghubitta.com.np)

#### Interest Rate

- Saving 7.5% to 8%
- Loan and Advance 13.95% to 15%

### धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धीत)

#### आ.व. २०८२/२०८३ को तेश्रो त्रैमासिक वितरण

#### १. वित्तीय विवरण :

क. वित्तीय संस्थाको तेश्रो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (वित्तीय संस्था) को आ.व. २०८२/२०८३ को तेश्रो त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसैसाथ प्रकाशित गरिएको छ।

#### ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आम्दानी (वार्षिक)	मूल्य आम्दानी अनुपात (गुणा)	प्रति शेयर नेटवर्थ	प्रतिशेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
५२.५३	२२.१४	१५७.८४	१,४६७.९९	५.२८

#### २. व्यवस्थापकीय विश्लेषण :

क) त्रैमासिक अवधिमा वित्तीय संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : देशका २१ वटा जिल्लामा वित्तीय संस्थाका ६० वटा शाखा अर्न्तगत ३७,४९७ जना सदस्य तथा १९,३९९ जना ऋणी रहेका छन्। तेश्रो त्रैमासमा यस वित्तीय संस्थाको वचत संकलन तथा कर्जा लगानीमा विस्तार भए बमोजिम आम्दानीमा पनि वृद्धि भएको छ। वजारमा लगानी योग्य पुँजी सहज तथा न्यून व्याजदरमा उपलब्ध हुँदा कर्जा विस्तारमा सहज तथा व्याज खर्चमा समेत कमी आएको छ। विगतमा शाखा संख्या अनुसार व्यवसाय विस्तार कम भएको हुँदा उचित व्यवस्थापन तथा उपलब्ध श्रोतसाधानको सहि तवरले प्रयोग तथा विपन्न वर्गका ऋणीहरूको आवश्यकता पुरा गर्दै वित्तीय संस्थाले कार्य गरेको छ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : आगामी दिनमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रहरूमा अझ प्रभावकारी रुपमा सेवा तथा सुविधाको विस्तार गर्ने वित्तीय संस्थाको लक्ष्य रहेको छ। वित्तीय संस्थाले सदस्यहरूको क्षमता अभिवृद्धि, उद्यमशिलता विकास र व्यवसाय विस्तार गर्न व्यावसायिक साक्षरता कार्यक्रमहरू गर्दै आइरहेको छ। वित्तीय संस्थाले कारोबार विस्तार र गुणस्तरमा दुवै पक्षलाई साथसाथै लैजाने नीति लिएको छ। प्रभावकारी रुपमा व्यवसायिक उपलब्धी हासिल गर्न वित्तीय संस्था प्रयत्नशील रहने छ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्किक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : लघुवित्त क्षेत्रमा परेको आर्थिक तथा सामाजिक प्रभावको कारणले गर्दा लघुवित्त कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न वित्तीय संस्थाले थप मेहनत गर्नुपर्ने छ। सम्भावित जोखिम प्रति व्यवस्थापन सजग रहेको छ।

#### ३. कानूनी कारवाही सम्बन्धी विवरण :

क) यस अवधिमा वित्तीय संस्थाले कुनै विरुद्ध मुद्दा दायर गरेको र वित्तीय संस्थाको विरुद्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त भएको छैन।

ख) यस अवधिमा वित्तीय संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालक विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी छैन।

ग) यस अवधिमा कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको कुनै जानकारी छैन।

#### ४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क) धितोपत्र बजारमा भएको वित्तीय संस्थाको शेयरको कारोबार खुल्ला बजारबाट निर्धारण हुने भएकोले व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन।

#### ख) नेपाल स्टक एक्सचेन्जको वेबसाइट अनुसार यस त्रैमासिक अवधिको शेयर कारोबार विवरण :

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार संख्या
१,३६६.००	९२५.००	११६३.१०	५३	१०,४६२

#### ५. समस्या तथा चुनौती :

वित्तीय संस्थामा दक्ष कर्मचारीलाई टिकाई राख्न र बढ्दो सञ्चालन लागत, लघुवित्त संस्था प्रति फैलाएको नकरात्मक भ्रम, राजनितिक तथा सामाजिक बढ्दो अस्थिरता आदिका कारण कार्यक्रम विस्तार तथा कर्जाको गुणस्तर वृद्धि गर्न चुनौती रहेको छ। सदस्यहरूमा सामूहिक जमानिको भावनामा हासको कारण लगानी तथा असुलीमा समस्या देखिएको छ। केहि सदस्य र ऋणीहरूले समयमा वचत, कर्जाको किस्ता भुक्तानी नियमित गर्न सकिरहेका छैनन् भने लघुवित्त विरुद्धका गतिविधिले गर्दा केहि ऋणी अलमलमा परेर कर्जाको किस्ता नियमित तिन सकेका छैनन्।

व्यवस्थापनको रणनीति : उल्लेखित चुनौतीहरूको सामना गर्न व्यवस्थापनले कर्मचारीलाई तालिम तालिम प्रदान गर्ने, प्रभावकारी ढंगले जनशक्ति व्यवस्थापन गर्ने, प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने, खर्चमा मितव्ययीता अपनाउने छ। वित्तीय पहुँचवाट टाढा रहेका ग्रामीण तथा विपन्न घरपरिवारमा वित्तीय सेवा पुऱ्याउने, केन्द्र प्रमुख गोष्ठी गरेर कर्जा सदुपयोग, केन्द्र व्यवस्थापन, सामूहिक जमानिको दायित्व बारेमा सदस्यहरूलाई थप जानकारी गराउने; सेवाग्राहीलाई सिपमूलक तालिम प्रदान गर्ने, निक्षेप संकलनलाई विशेष महत्त्व दिने, सेवाग्राहीको हितलाई मध्यनजर गरी वित्तीय कारोबार तथा अन्य कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्य गरेर ग्राहक सदस्यको सन्तुष्टिको स्तर वृद्धिका साथै वित्तीय संस्थाको मूनाफा सुनिश्चित गर्ने व्यवस्थापनको रणनीति रहेको छ।

६. संस्थागत सुशासन : वित्तीय संस्थाको सुशासन कायम गर्न सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी व्यवस्थापन तथा कर्मचारी सेवासुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति श्रद्धिकरण अनुगमन समिति लगायतका समितिहरूका साथै व्यवस्थापन तहका समितिहरू सजग रहेका छन्। प्रचलित कानूनको पालना गर्दै वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउन यथोचित कदम चालेको छ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण : आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको श्रद्धता सम्बन्धमा म व्यक्तिगतरूपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु, कि मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।